




विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७



नेपाल राष्ट्र बैंक

केन्द्रीय कार्यालय

विदेशी विनिमय व्यवस्थापन विभाग

२०७७



विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७

विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गर्न वाञ्छनीय भएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले देहायका विनियमहरू बनाएको छ।

परिच्छेद - १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस विनियमावलीको नाम “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७” रहेको छ।

(२) यो विनियमावली तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विनियमावलीको प्रयोजनको लागि :

(क) “एकाई” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३७ बमोजिम स्थापना भएको एकल विन्दु सेवा केन्द्रमा रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग अन्तर्गतको विदेशी विनिमय सहजीकरण एकाईलाई सम्झनु पर्छ।

(ख) “एकाई संयोजक” भन्नाले नेपाल राष्ट्र बैंकबाट खटाइएको एकाईको प्रमुखलाई सम्झनु पर्छ।

(ग) “ऋणको स्रोत” भन्नाले देहाय बमोजिम सम्झनु पर्छ :

(१) विदेशी ऋणदाता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जात लगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा।

(२) विदेशी ऋणदाता प्राकृतिक व्यक्तिको हकमा निज वा निजको परिवारको सदस्य र निजको स्वामित्वमा रहेको खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जात लगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा।

(घ) “प्राविधिक हस्तान्तरण” भन्नाले उद्योग र विदेशी लगानीकर्ताबीच देहायको कुराको सम्बन्धमा सम्झौता गरी गरिने प्राविधिको हस्तान्तरण सम्झनु पर्छ :

(१) पेटेण्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक ख्याती (गुडवील), प्राविधिक विशिष्टता, सुत्र (फर्मुला), प्रक्रिया,

(२) उपयोगको इजाजत (युजर्स लाइसेन्स), प्राविधिक जानकारी प्रदान (नो हाउ शेरिङ्ग) वा प्राविधिक ज्ञानको प्रयोग (फ्रेन्चाइज),

(३) वैदेशिक प्राविधिक सल्लाहकार, व्यवस्थापन तथा बजार सेवा उपलब्ध गराउने वा अन्य प्राविधिक सीप वा ज्ञान।

(ङ) “बैंक तथा वित्तीय संस्था” भन्नाले प्रचलित कानूनबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई सम्झनु पर्छ।



- (च) “राष्ट्र बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०१६ बमोजिम संस्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्छ ।
- (छ) “लगानीको स्रोत” भन्नाले देहाय बमोजिम सम्झनु पर्छ :
- (१) विदेशी लगानीकर्ता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवदेनमा उल्लिखित खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्दात लगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सिमा ।
- (२) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्तिको हकमा निज वा निजको परिवारको सदस्य र निजको स्वामित्वमा रहेको खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्दात लगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सिमा ।
- (ज) “विदेशी ऋणदाता” भन्नाले विदेशी ऋण प्रदान गर्ने विदेशी बैंक तथा वित्तीय संस्था, विदेशी सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त गरेका लगानी कम्पनी, पेन्सन फण्ड, हेज फण्ड, अन्तर्राष्ट्रिय संस्था, विदेशी लगानीमा स्थापित कम्पनी/उद्योगका प्यारेण्ट कम्पनी/प्यारेण्ट कम्पनीको समूह, विदेशी फर्म, कम्पनी तथा संस्था लगायतका ऋण प्रदायक, विदेशी व्यक्ति, गैर आवासीय नेपालीलाई सम्झनु पर्छ ।
- (झ) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अन्य मुद्रा सम्झनु पर्छ र सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम भित्रने विशेष अधिकार (स्पेशल ड्रइङ्ग राइट्स), एशियन करेन्सी युनिट, युरोपियन करेन्सी युनिट तथा राष्ट्र बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिएको अन्य उपकरण समेतलाई जनाउँछ ।
- (ञ) “विदेशी लगानी” भन्नाले विदेशी लगानीकर्ताले उद्योग वा कम्पनीमा गरेको देहायको लगानी सम्झनु पर्छ :
- (१) विदेशी मुद्रामा गरिने शेयर लगानी,
- (२) उद्योगमा विदेशी मुद्रा वा शेयरबाट प्राप्त लाभांश रकमको पुनःलगानी,
- (३) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ६ बमोजिम गरेको लिज लगानी (लिज फाइनान्स),
- (४) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ९ बमोजिम पुँजी लगानी कोषमा गरेको लगानी,
- (५) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १० बमोजिम धितोपत्रको दोस्रो बजार मार्फत सूचीकृत धितोपत्रमा गरेको लगानी,
- (६) नेपालमा संस्थापना भएको कम्पनीको शेयर वा सम्पत्ति खरिद गरी भएको लगानी,
- (७) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ११ बमोजिम नेपालमा संस्थापित उद्योग वा कम्पनीले विदेशी पुँजी बजारमा धितोपत्र जारी गरी बैकिङ्ग प्रणाली मार्फत प्राप्त भएको लगानी,
- (८) प्रविधि हस्तान्तरणद्वारा भएको लगानी, वा
- (९) नेपालमा उद्योग स्थापना र विस्तार गरी कायम भएको लगानी ।
- (ट) “विदेशी लगानीकर्ता” भन्नाले विदेशी लगानी गर्ने विदेशी व्यक्ति, फर्म, कम्पनी, गैर आवासीय नेपाली वा विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्था वा अन्य यस्तै प्रकारका संगठित संस्थालाई सम्झनु पर्छ र सो शब्दले विदेशी लगानीकर्ता कुनै संस्थागत विदेशी लगानीकर्ता भएमा त्यस्तो संस्थाको अन्तिम हिताधिकारीलाई समेत जनाउँछ ।
- (ठ) “विदेशी लगानी स्वीकृत गर्ने निकाय” भन्नाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १७ बमोजिमको निकाय सम्झनु पर्छ ।



- (ड) “विदेशी विनिमय” भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्जात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेको चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रांसफर, क्रेडिटकार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्भन्धनु पर्छ र सो शब्दले राष्ट्र बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ।
- (ढ) “विभाग” भन्नाले नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई सम्भन्धनु पर्छ।
- (ण) “सम्बन्धित निकाय” भन्नाले व्यक्ति, फर्म, कम्पनी, उद्योग, संस्थाको नियमन, सहजिकरण, निरीक्षण, सुपरिवेक्षण गर्ने प्रचलित कानूनबाट अधिकारप्राप्त निकाय सम्भन्धनु पर्छ।

परिच्छेद - २

विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने र लेखाङ्कन गर्ने सम्बन्धी व्यवस्था

३. सम्भाव्यता अध्ययन र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा भित्र्याउने सम्बन्धमा: (१) विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैकिङ्ग प्रणाली मार्फत नेपाल पठाउन/भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने छैन।

(२) उप-विनियम (१) बमोजिमको रकम विदेशी लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको २ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणना गर्न सकिने छ र सोको लेखाङ्कन गराउनु पर्नेछ।

(३) उप-विनियम (१) बमोजिमको रकम बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ। तर, उक्त रकम जम्मा हुनु पूर्व इच्छुक विदेशी लगानीकर्ता र निजको स्थानीय प्रतिनिधि भए निजले बैंक तथा वित्तीय संस्थामा अनुसूची-१ को ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।

४. राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने : (१) विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु पर्ने छैन। तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व अनुसूची-२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ।

(२) उप-विनियम (१) बमोजिम नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले देहाय बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्नेछ।

अ) विदेशी लगानी प्राप्त गर्ने कम्पनी/उद्योग सम्बन्धी कागजातहरू:

१. रकम जम्मा गरिदिने सम्बन्धी निवेदन
२. सञ्चालक समितिको निर्णयको प्रतिलिपि
३. विदेशी लगानी स्वीकृतिको प्रतिलिपि
४. कम्पनी/उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
५. व्यवसाय सञ्चालन इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार)
६. प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
७. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
८. कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण
९. विदेशी लगानी सम्बन्धी सम्झौताको प्रमाणित प्रतिलिपि (आवश्यकतानुसार)



आ) विदेशी लगानीकर्ता सम्बन्धी कागजातहरु:

(क) संस्थागत विदेशी लगानीकर्ताको हकमा:

१. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि
३. अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात
४. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि
५. विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।

(ख) प्राकृतिक विदेशी लगानीकर्ताको हकमा:

१. राहदानीको प्रमाणित प्रतिलिपि
२. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।

(ग) रकम पठाउने प्राकृतिक व्यक्ति स्वीकृत विदेशी लगानीकर्ता नभएमा:

१. निजको राहदानीको प्रमाणित प्रतिलिपि
२. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि
३. विदेशी लगानीकर्तासँग सम्बन्ध खुल्ने कागजातको प्रमाणित प्रतिलिपि

(घ) विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउने सम्बन्धी राष्ट्र बैंकलाई लिखित जानकारी दिएको पत्रको प्रतिलिपि (अनुसूची-२ बमोजिम) ।

नोट:

१) बैंक तथा वित्तीय संस्थाले दोहोरो नपर्ने गरी उल्लिखित कागजातहरु माग गर्नु पर्नेछ ।

२) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।

३) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

(३) विनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि स्थापना भई सञ्चालनको क्रममा रहेका वा सञ्चालनमा आइसकेका व्यवसायमा गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउने वा भित्र्याउने भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची-३ मा उल्लिखित कागजातसाथ एकाईमा निवेदन पेश गर्नु पर्नेछ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले सोको यकिन गरी सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्नेछ ।

(४) उप-विनियम (१), (२) र (३) बमोजिम विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनुसूची-४ को ढाँचामा प्रमाणपत्र जारी गर्नु पर्नेछ ।

५. विदेशी लगानीको लेखाङ्कन गराउनु पर्ने : (१) विनियम ४ बमोजिम नेपाल भित्रिएको विदेशी लगानीलाई लेखाङ्कन गराउने विदेशी लगानी भएको कम्पनी/उद्योग वा विदेशी लगानीकर्ताले देहाय बमोजिमका कागजातहरु संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र अनुसूची-५ को ढाँचामा एकाईमा निवेदन पेश गर्नु पर्नेछ ।

क) विदेशी लगानी भित्र्याउने नेपाली कम्पनी/उद्योग सम्बन्धी कागजात:

- १) लगानी लेखाङ्कन गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि
- २) विदेशी लगानी स्वीकृतिको प्रतिलिपि
- ३) कम्पनी/उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- ४) व्यवसाय सञ्चालनको इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार)
- ५) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- ६) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
- ७) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
- ८) पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि
- ९) कम्पनी रजिष्ट्रारको कार्यालयबाट अद्यावधिक शेयरधनी दर्ता लगतको प्रतिलिपि



- १०) विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल भित्रिएको सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट जारी भएको प्रमाणपत्र
- ११) विदेशी लगानी सम्बन्धी सम्झौताको प्रमाणित प्रतिलिपि (आवश्यकतानुसार)

ख) विदेशी लगानीकर्ता संस्था भएमा:

- १) संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- २) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि
- ३) अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात
- ४) नेपालमा विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि

ग) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्ति भएमा :

- १) राहदानीको प्रमाणित प्रतिलिपि

नोट:

- १) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- २) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

(२) उप-विनियम (१) बमोजिमका सम्पूर्ण कागजात सहित पर्न आएको निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र राष्ट्र बैंकले लेखाङ्कन सम्बन्धी निर्णय गरी अनुसूची-६ बमोजिमको लेखाङ्कनको प्रमाणपत्र उपलब्ध गराउने छ ।

(३) रकम भित्रिएको ६ महिनाभित्र लेखाङ्कनको लागि निवेदन पेश नगर्ने तथा यस विनियमावलीको व्यवस्था बमोजिम राष्ट्र बैंकमा लेखाङ्कन नभएको विदेशी लगानी र सोबाट आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न राष्ट्र बैंक बाध्य हुने छैन ।

परिच्छेद - ३

विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति सम्बन्धी व्यवस्था

६. विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति : (१) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरु बमोजिम देहायका विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही सुविधाका लागि राष्ट्र बैंकबाट स्वीकृति प्रदान गरिने छ :-

- (क) विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम,
- (ख) विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम,
- (ग) उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम,
- (घ) प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम,
तर शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम प्रचलित कर बाहेकको कुल बिक्री मूल्यको तोकिए बमोजिमको पाँच प्रतिशतभन्दा बढी हुने छैन ।
- (ङ) लिज लगानी अन्तर्गत लिज भाडा (लिज रेन्ट) रकम,
- (च) नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानुनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति बापतको रकम,
- (छ) प्रचलित कानून बमोजिम फिर्ता लैजान पाउने रकम ।



(२) उप-विनियम (१) बमोजिमको लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी/उद्योगले देहाय बमोजिमका कागजातहरु संलग्न गरी एकाईमा निवेदन पेश गर्नुपर्नेछ ।

१. विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सम्बन्धमा विदेशी लगानी स्वीकृति गर्ने निकायबाट प्राप्त स्वीकृति वा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति प्राप्त हुन नसकेमा आर्जनसँग सम्बन्धित प्रमाण,
 २. लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही स्वीकृति लिने सम्बन्धी विदेशी लगानी भएको कम्पनी/उद्योगको सञ्चालक समितिको निर्णयको प्रतिलिपि,
 ३. राष्ट्र बैंकमा विदेशी लगानी लेखाङ्कन भएको प्रमाणको प्रतिलिपि,
 ४. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
 ५. पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि,
 ६. कम्पनी/उद्योग कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण,
 ७. नेपाली बैंक तथा वित्तीय संस्थाबाट भाखा नाघेको कर्जा नभएको, विदेशी मुद्राको अपचलन नगरेको/नगर्ने, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने सम्बन्धी निवेदकबाट स्वघोषणा,
 ८. प्रविधि हस्तान्तरण बापतको लाभको हकमा मान्यताप्राप्त लेखापरीक्षकबाट प्रविधि हस्तान्तरण सम्भौता बापतको रकम प्रमाणित भएको विवरणको प्रतिलिपि,
 ९. धितोपत्र बजारमा सूचीकृत नभएका संस्थाको शेयर बिक्रीको हकमा प्रति शेयर मूल्य खुल्ने लेखापरीक्षकबाट भएको सम्पत्ति र दायित्वको मूल्याङ्कन Due Diligence Audit को प्रतिलिपि,
- नोट: निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

(३) विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने स्वीकृति उपलब्ध हुन नसकेमा सो प्रयोजनको विदेशी मुद्रा सटही सुविधाका लागि सम्बन्धित निकायको सिफारिस/स्वीकृतिको आधारमा राष्ट्र बैंकबाट सटही स्वीकृति प्रदान गरिने छ । सम्बन्धित निकाय नभएमा वा सम्बन्धित निकायको सिफारिस/स्वीकृति उपलब्ध नभएमा समेत राष्ट्र बैंकबाट सटही स्वीकृति प्रदान गर्न सकिने छ ।

(४) उप-विनियम (२) र (३) बमोजिम सम्पूर्ण कागजात सहित पर्न आएको निवेदन प्राप्त भएको १५ कार्य दिनभित्र राष्ट्र बैंकले सो सम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ ।

(५) उप-विनियम (४) बमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजानको लागि विदेशी मुद्राको सटही स्वीकृति प्रदान गर्दा जुन विदेशी लगानीकर्ता र देशबाट विदेशी लगानी भित्रिएको हो सोही विदेशी लगानीकर्ताको नाममा रहेको बैंक खातामा रकम जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी लगानी तथा आर्जित रकम फिर्ता हुने गरी विदेशी मुद्राको सटही स्वीकृति प्रदान गरिने छ ।

परिच्छेद - ४

विदेशी ऋणको स्वीकृति र लेखाङ्कन सम्बन्धी व्यवस्था

७. विदेशी ऋणको पूर्वस्वीकृति लिनुपर्ने: (१) प्रचलित कानूनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपाल बाहिरबाट अनुसूची-७ मा उल्लिखित व्यवस्थाको अधीनमा रही भारतीय रुपैयाँ वा परिवर्त्य विदेशी मुद्रामा ऋण लिनु परेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(२) उप-विनियम (१) बमोजिमको विदेशी ऋण लिनका लागि अनुसूची-८ बमोजिमका कागजातहरु संलग्न गरी विभागमा निवेदन पेश गर्नु पर्नेछ ।



(३) उप-विनियम (२) बमोजिम सम्पूर्ण कागजात सहित पर्ने आएको निवेदन प्राप्त भएको १५ कार्य दिनभित्र सो सम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिनेछ ।

(४) उप-विनियम (३) बमोजिम स्वीकृत विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनुसूची-९ को ढाँचामा प्रमाणपत्र जारी गर्नु पर्नेछ ।

द. विदेशी ऋणको लेखाङ्कन गराउनु पर्ने : (१) विनियम ७ बमोजिम नेपाल भित्रिएको विदेशी ऋणलाई लेखाङ्कन गराउन ऋणीले देहाय बमोजिमका कागजातहरु संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र अनुसूची-१० को ढाँचामा विभागमा निवेदन पेश गर्नु पर्नेछ ।

१. राष्ट्र बैंकले प्रदान गरेको विदेशी ऋणको स्वीकृति पत्रको प्रतिलिपि
२. विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिएको सम्बन्धमा बैंक तथा वित्तीय संस्थाबाट जारी भएको प्रमाणको प्रतिलिपि
३. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
४. पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि
५. विदेशी ऋण लेखाङ्कन गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रतिलिपि
६. ऋण सम्भौताको प्रमाणित प्रतिलिपि
७. ऋण भुक्तानी तालिका (Repayment Schedule) को प्रमाणित प्रतिलिपि

नोट:

१) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।

२) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

(२) उप-विनियम (१) बमोजिम सम्पूर्ण कागजात सहित पर्ने आएको निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र राष्ट्र बैंकले सो सम्बन्धी निर्णय गरी अनुसूची-११ बमोजिमको लेखाङ्कनको प्रमाणपत्र उपलब्ध गराउने छ ।

(३) उप-विनियम (२) बमोजिम लेखाङ्कन नगराएको विदेशी ऋणको साँवा, ब्याज तथा अन्य शुल्कको भुक्तानीको लागि विनियमको सटही सुविधाको स्वीकृति प्रदान गर्न राष्ट्र बैंक बाध्य हुने छैन ।

परिच्छेद - ५

विदेशी ऋण भुक्तानी सम्बन्धी व्यवस्था

९. विदेशी ऋण भुक्तानीका लागि विदेशी मुद्राको सटही स्वीकृति : (१) विनियम ७ बमोजिम राष्ट्र बैंकबाट स्वीकृत भई विनियम द बमोजिम राष्ट्र बैंकमा लेखाङ्कन भई लेखाङ्कनको प्रमाणपत्रमा उल्लिखित साँवा, ब्याज र अन्य शुल्कको भुक्तानीको लागि आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधाका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ ।

(२) उप-विनियम (१) बमोजिम विदेशी ऋण भुक्तानीको लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधाका लागि सम्बन्धित ऋणीले देहाय बमोजिमका कागजातहरु संलग्न गरी विभागमा निवेदन पेश गर्नुपर्नेछ ।

१. राष्ट्र बैंकमा विदेशी ऋण लेखाङ्कन भएको प्रमाणको प्रतिलिपि
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
३. पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि
४. ऋणी कर्जा सूचना केन्द्रको कालोसूची नरहेको प्रमाण
५. नेपालका बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको स्व:घोषणा
६. विदेशी मुद्रा अपचलन नगरेको/नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना हुने र प्रचलित कानुनी व्यवस्थाको पालना भएको/हुने सम्बन्धी स्व:घोषणा

नोट: निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।



(३) उप-विनियम (२) बमोजिम सम्पूर्ण कागजात सहित पुनः आएको निवेदन प्राप्त भएको १५ कार्य दिनभित्र राष्ट्र बैंकले सो सम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनछ ।

(४) उप-विनियम (३) बमोजिम विदेशी ऋण भुक्तानी गर्दा जुन विदेशी ऋणदाता र देशबाट विदेशी ऋण भित्रिएको हो सोही विदेशी ऋणदाताको नाममा रहेको बैंक खातामा रकम जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी ऋणको भुक्तानी हुनु पर्नेछ ।

परिच्छेद - ६ विविध

१०. प्रचलित व्यवस्था बमोजिम हुने : यस विनियमावली बमोजिम नेपाल भित्र्याइने/भित्रिएको र नेपालबाट बाहिर पठाइने/पठाइएको विदेशी मुद्रा गैरकानूनी ठहरिएमा वा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम हुनेछ ।

११. रकमान्तर गर्ने : (१) यस विनियमावली बमोजिम विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्था र विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्था फरक परेमा विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्थामा जुन मुद्रामा विदेशी लगानी वा विदेशी ऋण बापतको रकम प्राप्त भएको हो सोही मुद्रामा नै रकमान्तर गर्नुपर्नेछ । यसरी रकमान्तर गर्दा विदेशी लगानी वा विदेशी ऋण बापत प्राप्त भएको विदेशी मुद्रामा कुनै प्रकारको शुल्क/कमिसन वा फि बापत रकम कट्टा गरेको भएमा सो रकम समेत स्पष्ट रूपमा खुलाई रकमान्तर गर्नुपर्नेछ ।

(२) यस विनियमावली बमोजिम भित्रिएको विदेशी मुद्रालाई जम्मा/रकमान्तर गर्दा बैंक तथा वित्तीय संस्थाले सामान्यतया नेपाली रुपैयाँमा गर्नु पर्नेछ । तर सम्बन्धित पक्षबाट रकम प्राप्त भएको सम्बन्धित परिवर्त्य विदेशी मुद्रामा नै जम्मा/रकमान्तर गरिदिन निवेदन प्राप्त हुन आएमा बैंक तथा वित्तीय संस्थाले सोही बमोजिम गरिदिनु पर्नेछ ।

१२. विवरण पेश गर्ने : यस विनियमावली बमोजिम नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रा लगायतका विवरणहरु समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्रयमासिक रूपमा प्रत्येक त्रयमास समाप्त भएको १५ दिन भित्र अनुसूची-१२ बमोजिमका विवरण विभागमा पेश गर्नुपर्नेछ ।

१३. प्रतिवेदन तयार गर्ने : यस विनियमावली बमोजिम भए गरेका सम्पूर्ण कार्यहरुलाई समेटेर विभागले अर्द्धवार्षिक रूपमा प्रतिवेदन तयार गर्नेछ ।

१४. अख्तियारको प्रत्यायोजन : यस विनियमावली बमोजिम राष्ट्र बैंकबाट सम्पादन हुने कार्यहरुका लागि अनुसूची-१३ बमोजिम अख्तियारको प्रत्यायोजन गरिएको छ ।

१५. विभागले समेत कार्य सम्पादन गर्न सक्ने : यस विनियमावलीमा एकाईबाट सम्पादन हुने भनी उल्लिखित कार्यहरु आवश्यकतानुसार विभागले समेत सम्पादन गर्न सक्नेछ ।

१६. बाधा अडकाउ फुकाउने : यस विनियमावलीको कार्यान्वयनमा कुनै बाधा अडकाउ आइपरेमा त्यस्तो बाधा अडकाउ गभर्नरले फुकाउन सक्नेछ ।



१७. अनुसूचीमा हेरफेर वा थपघट: गभर्नरले अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।

१८. खारेजी तथा बचाउ :

विदेशी लगानी तथा विदेशी ऋण सम्बन्धी राष्ट्र बैंकबाट जारी भएका देहायका सूचना तथा परिपत्र खारेज गरिएको छ। उक्त सूचना तथा परिपत्र बमोजिम भए गरेका काम कारवाही यसै विनियमावली बमोजिम भए गरेको मानिने छ।

- १) मिति २०६८/१२/२१ मा परिमार्जन सहित जारी गरिएको नेपाल बाहिरबाट विदेशी विनियममा लिने/दिने ऋण सम्बन्धी व्यवस्था।
- २) मिति २०६९/१०/०९ को निर्णयानुसार जारी भएको प्रत्यक्ष वैदेशिक लगानी, पुँजी, ऋण, ब्याज, तथा लाभांश सम्बन्धी सूचना (संशोधन सहित)।
- ३) मिति २०७१/११/११ मा जारी भएको विदेशी लगानी तथा ऋणको लेखाङ्कन सम्बन्धी सूचना।
- ४) मिति २०७३/१२/३१ मा जारी भएको विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने, लेखाङ्कन गराउने र लाभांश लैजान दिइएको स्थायी सटही अनुमतिपत्र बारेको सूचना।
- ५) मिति २०७५/०३/३२ मा जारी भएको पूर्वाधार विकास निर्माणका आयोजनाहरूले विदेशबाट अल्पकालीन सापटी ल्याउन पाउने व्यवस्था सम्बन्धी सूचना।
- ६) मिति २०७५/११/१५ मा जारी भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भारतीय मुद्रामा ऋण लिन सक्ने व्यवस्था सम्बन्धी सूचना।
- ७) मिति २०७६/०५/२३ मा जारी भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था सम्बन्धी सूचना।
- ८) मिति २०७६/०५/२३ मा जारी भएको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था सम्बन्धी सूचना।
- ९) मिति २०७६/११/२९ को नेपाली नागरिक, फर्म तथा संस्थाहरूले विदेशबाट ऋण लिन पाउने सम्बन्धी सूचना।
- १०) विदेशी विनियम कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्र-२०७६ को एकीकृत इ.प्रा. परिपत्र : २३/२०७६ को दफा १ र २।
- ११) मिति २०७७/०९/२९ मा जारी भएको विदेशी ऋण सम्बन्धी सूचना।



अनुसूची-१

विनियम ३ को उप-विनियम (३) सँग सम्बन्धित

सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा खातामा जम्मा गर्ने सम्बन्धी निवेदन

Date:

The Manager

.....(Name of the Bank and Financial Institution)

.....(Name of Branch/Office)

.....(Address)

Subject: Application to Deposit Amount

Dear Madam/Sir,

Please deposit the amount in the given account, which has been remitted to your good bank for the purpose of feasibility study, preliminary/pre-operating expenses of company/industry related to foreign investment in Nepal, with following details:

A. Details of Remitter:

1. Country:	
2. Bank and financial institution:	
3. Address of the bank and financial institution:	
4. Account name:	
5. Account number:	

B. Details of Beneficiary:

1. Account name:	
2. Account number:	
3. Amount in FCY:	


It is hereby declared that the said fund, the undersigned applicant, and the account name where the fund is to be deposited comply with the following:

- Legal source and legal use.
- Prevailing Nepali and international legal provisions of assets (money) laundering prevention and combating for financing against terrorism related activities.
- Is not blacklisted by Credit Information Bureau of Nepal.
- Prevailing taxation laws of Nepal and the country of origin of the funds.
- Non-misuse of foreign exchange.
- The funds shall not be repatriated from Nepal in case the foreign investment could not be made.
- The account name in Nepali bank and financial institution where the fund is to be deposited is the authorized local agent of interested foreign investor, if any.

Attached are the following documents:

- Notarised copy of identification documents of interested foreign investor.
- Copy of identification documents of authorized local agent of interested foreign investor, if any.
- Notarised copy of agency agreement, if any.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/Cell No.:	



विनियम ४ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी मुद्रा भित्र्याउनु पूर्व राष्ट्र बैंकलाई दिइने लिखित जानकारी

Date:

Nepal Rastra Bank
Foreign Exchange Facilitation Unit
One Stop Services Center
Kathmandu, Nepal

Subject: Information to Remit Foreign Currency for Approved Foreign Investment in Nepal

Dear Madam/Sir,

We have received approval of foreign investment in Nepal from, as follows.

Name of the company/industry having approval for foreign investment	
Approved amount of foreign investment	


Please be informed that we are planning to remit the approved foreign investment in accordance with Section 16, Sub-Section (1) of Foreign Investment and Technology Transfer Act, 2019.

It is hereby declared that the said foreign currency and the undersigned applicant comply with the following:

1. Legal source and legal use.
2. Prevailing Nepali and international legal provisions of assets (money) laundering prevention and combating for financing against terrorism related activities.
3. Is not blacklisted by Credit Information Bureau of Nepal.
4. Prevailing taxation laws of Nepal and the country of origin of the funds.
5. Non-misuse of foreign exchange.

Attached is the copy of approval of foreign investment in Nepal.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/Cell No.:	

Note:

This information can be submitted electronically to the following email ID: fxfu@nrb.org.np



विनियम ४ को उप-विनियम (३) सँग सम्बन्धित

स्थापना भई सञ्चालनको क्रममा रहेका वा सञ्चालनमा आइसकेका व्यवसायमा गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृतिका लागि पेश गर्नु पर्ने कागजातहरू

अ) विदेशी लगानी हुने कम्पनी/उद्योग सम्बन्धी कागजातहरू:

१. विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउने सम्बन्धी निवेदन
२. सञ्चालक समितिको निर्णयको प्रतिलिपि
३. विदेशी लगानी स्वीकृतिको प्रतिलिपि
४. कम्पनी/उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
५. व्यवसाय सञ्चालन इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार)
६. प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
७. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
८. कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण
९. विदेशी लगानी सम्बन्धी सम्झौताको प्रमाणित प्रतिलिपि (आवश्यकतानुसार)

आ) विदेशी लगानीकर्ता सम्बन्धी कागजातहरू:

(क) संस्थागत विदेशी लगानीकर्ताको हकमा:

१. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि
३. अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात
४. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि
५. विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि

(ख) प्राकृतिक विदेशी लगानीकर्ताको हकमा:

१. राहदानीको प्रमाणित प्रतिलिपि
२. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि

(ग) रकम पठाउने प्रस्तावित प्राकृतिक व्यक्ति स्वीकृत विदेशी लगानीकर्ता नभएमा:

१. निजको राहदानीको प्रमाणित प्रतिलिपि
२. लगानीको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि
३. विदेशी लगानीकर्तासँग सम्बन्ध खुल्ने कागजातको प्रमाणित प्रतिलिपि

नोट:

- १) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- २) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।



विनियम ४ को उप-विनियम (४) सँग सम्बन्धित

विदेशी मुद्रा भित्र्याए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रमाणपत्र

(To be issued by Head/Corporate Office only, on Letter Head of Certificate Issuing Bank and Financial Institution with following details)
Name of Bank and Financial Institution
Corporate/Head Office
Address:

Website:
SWIFT Code:
Telephone No.:
Facsimile No.:

Date:

Reference Number:
Serial Number:

To,
Name of Nepali company/industry having approval of foreign investment
Address of Nepali company/industry

Subject: Certificate of Foreign Currency Received as Foreign Investment

Dear Madam/Sir,

This certificate has been issued for inflow of foreign currency pertaining to foreign investment, with following details:

1	Foreign Investor(s):	
	a) Name of foreign investor(s)	
	b) Address of foreign investor(s)	
2	Foreign Investment Approved Amount	
	a) Approved amount in Rs.	
	b) Equivalent amount in FCY	
3	Registration number of Nepali company/industry	
4	Foreign currency remitted by the foreign investor	
5	Equivalent Nepali Rupees	
6	Details of Agency Bank:	
	a) Name of agency bank	
	b) Address of agency bank	
	c) Date	
	d) SWIFT Code	
	e) Transaction reference	
7	Foreign investment approval:	
	a) Foreign investment approving entity	
	b) Date of approval	

Seal/Stamp:



Authorized Signatory		Authorized Signatory	
Name:		Name:	
Designation:		Designation:	
Signature:		Signature:	
Email:		Email:	
Telephone /Cell No.:		Telephone /Cell No.:	

Copy to:

1. Nepal Rastra Bank, Central Office, Foreign Exchange Facilitation Unit, One Stop Services Center, Tripureshwor, Kathmandu, Nepal.
2. Foreign Investment Approving Entity of Government of Nepal, Department of Industry or Investment Board of Nepal, as appropriate.
3. Government of Nepal, Company Registrar's Office



अनुसूची-५
विनियम ५ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी लगानीको लेखाङ्कनका लागि एकाईमा पेश गरिने निवेदन

Date:

Nepal Rastra Bank
Foreign Exchange Facilitation Unit
One Stop Services Center
Kathmandu, Nepal

Subject: Application to Record Foreign Investment


Dear Madam/Sir,

We hereby apply for recording the foreign investment with following details:

1	Foreign Investor	
	a) Name	
	b) Address	
	c) Email ID	
	d) Website	
	e) Telephone/Cell No.	
2	Foreign Investment Approval	
	a) Approved amount in Rs.	
	b) Equivalent amount in FCY	
3	Foreign Investment Approving Entity	
4	Previously Recorded Foreign Investment (if any)	
	a) Number of Shares	
	b) Amount in Rs.	
5	Foreign Investment to be Recorded vide this Application	
	a) Number of Additional Shares	
	b) Amount in Rs.	
6	Inflow of Foreign Investment	
	a) Date	
	b) Name of Bank and Financial Institution	
	c) Amount in Foreign Currency	
	d) Amount in Rs.	
7	Details on Plough Back from Foreign Investment, if any	
	a)	
	b)	

Attached are the documents required for recording foreign investment as per Bylaw 5 of Nepal Rastra Bank Foreign Investment and Foreign Loan Bylaws, 2021.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/ Cell No.:	

Note: This information can be submitted electronically to the following email ID: fxfu@nrb.org.np



विनियम ५ को उप-विनियम (२) सँग सम्बन्धित

विदेशी लगानी लेखाङ्कनको प्रमाणपत्र

पत्र संख्या:..... च.नं.....

मिति :

श्री

विषय: विदेशी लगानी लेखाङ्कन गरिएको सम्बन्धमा ।

महाशय,

त्यस कम्पनी/उद्योगमा लगानी गर्ने प्रयोजनको लागि देहाय बमोजिमको विदेशी लगानी भित्र्याई शेयर लगत समेत कायम भइसकेको देखिएकोले तदनुरूप विदेशी लगानी लेखाङ्कन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

क्र.सं.	विदेशी लगानकर्ताको नाम र ठेगाना (देश सहित)	यस अघि लेखाङ्कन भएको विदेशी लगानी		हाल लेखाङ्कन गरिएको विदेशी लगानी		हालसम्म लेखाङ्कन भएको कुल लगानी		विदेशी लगानी भित्रिएको विवरण			
		शेयर संख्या	रकम रु.	शेयर संख्या	रकम रु.	शेयर संख्या	रकम रु.	मिति	बैंक तथा वित्तीय संस्था	वि.मु. रकम	रकम रु.

भवदीय,

(.....)

उप-निर्देशक



विनियम ७ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी ऋण सम्बन्धी व्यवस्था

सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋण सम्बन्धी शर्त
१	फर्म, कम्पनी, उद्योग वा संस्था	(क) विदेशस्थित बैंक तथा वित्तीय संस्था । (ख) विदेशस्थित सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृत प्राप्त वित्तीय संस्था / कम्पनी । (ग) विदेशी संस्था / कम्पनी ।	ब्याज दर : (क) बढीमा 1 Year London Interbank Offered Rate (LIBOR) + 5.5% p.a. (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (ख) भारतबाट भारतीय रुपैयाँमा ऋण लिने हकमा : • (क) बमोजिमको ऋणदाता भएमा : (क) मा उल्लिखित ब्याज दर वा 1 Year Marginal Cost of funds based Lending Rate (MCLR) + 2% p.a. सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । • (ख) र (ग) बमोजिमको ऋणदाता भएमा : (क) मा उल्लिखित ब्याज दर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत 1 Year Marginal Cost of funds based Lending Rate (MCLR) + 2% p.a. सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (ग) चीनबाट चीनियाँ युआनमा ऋण लिने हकमा : बढीमा 1 Year Loan Prime Rate (LPR) + 2% p.a. (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा लिने हकमा : (क) बमोजिमको ब्याज दर ।
२	फर्म, कम्पनी, संस्था, तथा नेपाली नागरिक	विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली वा संघ/ संस्था	१. सीमा: अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारतीय रुपैयाँसम्म । २. ब्याज दर: (क) निर्व्याजी वा बढीमा 1 Year LIBOR+1.5% p.a. (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (ख) भारतबाट भारतीय रुपैयाँमा ऋण लिने हकमा: (क) बमोजिमको ब्याजदर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत 1 Year MCLR सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (ग) चीनबाट चीनियाँ युआनमा ऋण लिने हकमा : बढीमा 1 Year LPR सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित) । (घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा ऋण लिने हकमा : (क) बमोजिमको ब्याज दर । ३. भुक्तानी अवधि: न्यूनतम १ वर्ष ४. प्रयोजन: प्रचलित कानुनले निषेध नगरेका क्षेत्र वा व्यवसाय । तर, घरजग्गा व्यवसाय (Real Estate) र धितोपत्र कारोबारमा प्रयोग गर्न पाइने छैन ।
३	विदेशी लगानी भएका उद्योग/कम्पनी	कम्पनी/उद्योगका विदेशी लगानीकर्ता (Parent Company/ Group of Companies समेत)।	१. सीमा : पुँजी/शेयरमा गरेको लगानीको ६० प्रतिशत सम्म । २. ब्याज दर: (क) निर्व्याजी वा बढीमा 1 Year LIBOR+3% p.a. (ऋण



सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋण सम्बन्धी शर्त
			<p>सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित)।</p> <p>(ख) भारतबाट भारतीय रुपैयाँमा ऋण लिने हकमा: (क) बमोजिमको ब्याज दर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत 1 Year MCLR सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित)।</p> <p>(ग) चीनबाट चीनियाँ युआनमा ऋण लिने हकमा : बढीमा 1 Year LPR सम्म (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित)।</p> <p>(घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा लिने हकमा : (क) बमोजिमको ब्याज दर।</p> <p>३. प्रयोजन : उद्योग/कम्पनीको तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने।</p> <p>४. विदेशी लगानी स्वीकृत गर्ने निकाय/सम्बन्धित निकायको सिफारिस/स्वीकृति (उपलब्ध भएमा)।</p> <p>५. ऋणको स्रोत खुले प्रमाणित काराजात।</p>
४	विदेशी लगानी भएका उद्योग/कम्पनी	विदेशी वित्तीय संस्था	<p>१. प्रयोजन: परियोजना ऋण वा प्रोजेक्ट फाइनान्सिङ्ग।</p> <p>२. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस।</p>
५	पूर्वाधार विकास निर्माणका आयोजना	परियोजनाको मुख्य कम्पनी (Parent Company/group of companies)	<p>१. ब्याज दर: निर्व्याजी।</p> <p>२. भुक्तानी अवधि : सामान्यतया २ वर्षभन्दा कम।</p> <p>३. प्रयोजन: परियोजना निर्माण सम्बन्धी चालु खर्चका लागि।</p> <p>४. रकम भित्र्याउँदा र भुक्तानी गर्दा परियोजनाको सिफारिस, उपलब्ध भएमा।</p>
६	“क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक	भारतीय बैंक तथा वित्तीय संस्था	<p>१. सीमा : परिवर्त्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म।</p> <p>२. ब्याज दर: ऋण सम्बन्धी अन्य सम्पूर्ण शुल्क (Fee) समेत गरी अधिकतम 1 Year MCLR +0.5% p.a. (ऋण सम्बन्धी सम्पूर्ण खर्च/ शुल्क/ कमिशन/ फि सहित)।</p> <p>३. भुक्तानी अवधि : न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षसम्म (राष्ट्र बैंकको स्वीकृतिमा नवीकरण हुन सक्ने)।</p> <p>४. प्रयोजन: हाउजिङ्ग, जग्गा विकास जस्ता रियलस्टेट क्षेत्र र शेयर धितो कर्जा बाहेकका उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न।</p> <p>५. धितो/जमानत: कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन नपाइने।</p>
७	“क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक	विदेशी बैंक तथा वित्तीय संस्थाका साथै नियामक निकायबाट स्वीकृतप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्ड लगायतका संस्था	<p>१. सीमा : भारतीय मुद्रामा ऋण लिएको भए सो समेत गरी आफ्नो कुल प्राथमिक पूँजीको शतप्रतिशतसम्म।</p> <p>२. ब्याज दर:</p> <p>(क) ऋण सम्बन्धी अन्य सम्पूर्ण शुल्क (Fee) समेत गरी अधिकतम 1 Year LIBOR+4% p.a. सम्म।</p> <p>(ख) चीनबाट लिने हकमा (क) बमोजिमको ब्याज दर वा बढीमा 1 Year LPR+1% p.a. सम्म (ऋण सम्बन्धी अन्य सम्पूर्ण शुल्क (Fee) समेत)।</p> <p>उल्लिखित ब्याज लागतको सीमाभित्र रहेर कर्जा स्वीकृत गर्ने प्रयोजनको लागि कुनै शुल्क, कमिशन तिर्न पर्ने भए ऋण प्राप्त भएपछि भुक्तानी दिने गरी व्यवस्था मिलाउन सकिने छ।</p>



सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋण सम्बन्धी शर्त
			<p>भुक्तानी अवधि : न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षसम्म (राष्ट्र बैंकको स्वीकृतिमा नवीकरण हुन सक्ने)</p> <p>४. प्रयोजन: हाउजिङ्ग, जग्गा विकास जस्ता रियलस्टेट क्षेत्र र शेयर धितो कर्जा बाहेकका उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न ।</p> <p>५. धितो /जमानत: कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन नपाइने ।</p> <p>६. ऋण रकमबाट परिवर्त्य विदेशी मुद्राको अन्तर बैंक काराबार तथा लगानीका उपकरणमा लगानी गर्न पाइने छैन ।</p>
८	नेपालमा संस्थापना भएको पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न अख्तियारी पाएको संगठित संस्था	विदेशी मुलुकको पुँजी बजारका विदेशी खरिदकर्ता	<p>१. ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र जारी गरी लिनु पर्ने ।</p> <p>२. धितोपत्र बोर्डको सिफारिस ।</p>

अन्य शर्तहरू:

१. विदेशी ऋण लिनका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य हुने ।
२. ऋण बैंकिङ्ग माध्यमबाट भित्र्याउनु पर्ने ।
३. ऋण बापतको रकम भित्रिए पश्चात राष्ट्र बैंकमा लेखाङ्कन गराउनु पर्ने ।
४. ऋणदातालाई अन्तर्राष्ट्रिय रुपमा वित्तीय कारोबार गर्न वा नेपालमा विदेशी ऋण प्रदान गर्न कुनै किसिमको प्रतिबन्ध नलगाइएको हुनु पर्ने ।
५. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पूर्ण पालना गर्नु पर्ने ।
६. ऋण बापतको रकम सम्बन्धित ऋणीले तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने ।
७. नियमानुसारको कर कट्टी गरे पश्चात मात्र ब्याज तथा अन्य शुल्क भुक्तानी हुनु पर्ने ।
८. अन्य शर्तहरू राष्ट्र बैंकले तोक्न सक्ने ।



विनियम ७ को उप-विनियम (२) सँग सम्बन्धित
विदेशी ऋण लिने स्वीकृतिका लागि निवेदनसाथ पेश गर्नु पर्ने कागजातहरू

- क) ऋणदाता र ऋणीबीच भएको ऋण सम्झौताको प्रतिलिपि
ख) ऋणदाता सम्बन्धी कागजात:

संस्था भएमा:

- १) संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- २) अन्तिम हिताधिकारीहरूको विवरण खुल्ने कागजात
- ३) ऋण प्रदान गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि
- ४) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि
- ५) विदेशी ऋणको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि

प्राकृतिक व्यक्ति भएमा:

- १) राहदानीको प्रमाणित प्रतिलिपि ।
- २) विदेशी ऋणको स्रोत सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि

ऋणदाता विदेशी बैंक तथा वित्तीय संस्था, विदेशस्थित सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त गरेको वित्तीय संस्था, वित्त कम्पनी, पेन्सन फण्ड, हेज फण्ड लगायत धितोपत्र बजारमा सूचीकृत संस्था भए माथि खण्ड (ख) मा उल्लिखित कागजातहरू आवश्यक नपर्ने । तर, ऋणदाताको पहिचान खुल्ने कागजात भने पेश गर्नु पर्नेछ ।

- ग) ऋणी सम्बन्धी कागजात:

संस्था भएमा:

- १) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
- २) व्यवसाय सञ्चालनको इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार)
- ३) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- ४) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
- ५) ऋण लिने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रतिलिपि
- ६) सम्बन्धित निकाय रहेको अवस्थामा उक्त निकायको स्वीकृति/सिफारिस पत्र (उपलब्ध भएमा)
- ७) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
- ८) पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि
- ९) कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण

प्राकृतिक व्यक्ति भएमा:

- १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २) कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण

घ) ऋण बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने प्रतिवद्धता पत्र

ङ) विदेशबाटै ऋण लिनुपर्ने आवश्यकता पुष्टि हुने कागजात र ऋण उपभोगको योजना

च) विनियम जोखिम समेतलाई दृष्टिगत गरी ऋण चुक्ता गर्ने आधार खुल्ने कागजात

छ) कर्जा प्रवाह हुने तथा भुक्तानी हुने समय तालिका (Time Schedule)

ज) विदेशी मुद्रा अपचलन नगरेको/नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना हुने र प्रचलित कानुनी व्यवस्थाको पालना भएको/हुने सम्बन्धी स्वघोषणा

झ) राष्ट्र बैंकले तोकिएका अन्य आवश्यक कागजातहरू ।

नोट:

- १) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- २) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।



विनियम ७ को उप-विनियम (४) सँग सम्बन्धित

विदेशी ऋण बापतको विदेशी मुद्रा भित्रिए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रमाण

(To be issued by Head/Corporate Office only, on Letter Head of Certificate Issuing Bank and Financial Institution with following details)
Name of Bank and Financial Institution
Corporate/Head Office
Address:

Website:
SWIFT Code:
Email:
Telephone No.:
Facsimile No.:

Date:

Reference Number:
Serial Number:

To,
Name of Nepali natural person or firm/company/industry having approval of foreign loan
Address


Subject: Certificate of Foreign Currency Received as Foreign Loan

Dear Madam/Sir,

This certificate has been issued for inflow of foreign currency pertaining to foreign loan, with following details:

1	Date of approval by Nepal Rastra Bank	
2	Approved loan:	
	a) Foreign Currency	
	b) Amount	
3	Registration/citizenship number of Nepali firm/company/industry or natural person, as applicable	
4	Capital of Nepali firm/company/industry, if applicable:	
	a) Authorized	
	b) Paid up	
5	Lender:	
	a) Name	
	b) Address	
6	Foreign currency remitted by lender	
7	Equivalent Nepali Rupees	
8	Agency bank:	
	a) Name	
	b) Date of fund received	

Seal/Stamp:



Authorized Signatory		Authorized Signatory	
Name:		Name:	
Designation:		Designation:	
Signature:		Signature:	
Email		Email	
Telephone /Cell No.:		Telephone /Cell No.:	

Copy to:

1. Nepal Rastra Bank, Central Office, Foreign Exchange Management Department, Baluwatar, Kathmandu.
2. Foreign investment approving entity or related agency, as applicable.



अनुसूची-१०

विनियम ८ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी ऋणको लेखाङ्कनका लागि विभागमा पेश गरिने निवेदन

Date:

Nepal Rastra Bank
Central Office
Foreign Exchange Management Department
Baluwatar, Kathmandu, Nepal

Subject: Application to Record Foreign Loan


Dear Madam/Sir,

We hereby apply for recording the foreign loan with following details:

1	Lender:	
	a) Name	
	b) Address	
2	Approved Amount of Foreign Loan, including Foreign Currency	
3	Previously Recorded Foreign Loan, including Foreign Currency	
4	Foreign Loan to be recorded vide this application, including Foreign Currency	
5	Inflow of Foreign Loan	
	a) Date	
	b) Name of Bank and Financial Institution	
	c) Amount in Foreign Currency	
6	Other information, as applicable/required	

Attached are the documents required for recording foreign loan as per Bylaw 8 of Nepal Rastra Bank Foreign Investment and Foreign Loan Bylaws, 2021.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/ Cell No.:	

Note:

This information can be submitted electronically to the following email ID: fdi@nrb.org.np



अनुसूची-११

विनियम ८ को उप-विनियम (२) सँग सम्बन्धित

विदेशी ऋण लेखाङ्कनको प्रमाणपत्र

पत्रसंख्या: च.नं.....

मिति :

श्री

.....

विषय:- विदेशी ऋण लेखाङ्कन गरिएको सम्बन्धमा ।

महाशय,

यस बैंकको प.सं. मिति को पत्रबाट तहाँलाई देहाय बमोजिम विदेशी मुद्रामा ऋण लिन स्वीकृति प्रदान गरिएको रकम मध्ये हालसम्म देहाय बमोजिमको विदेशी मुद्राको ऋण भित्र्याएको देखिएकोले सो बमोजिम विदेशी ऋण लेखाङ्कन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

ऋण लेखाङ्कनको विवरण

सि. नं.	ऋणदाताको नाम र ठेगाना (देश सहित)	स्वीकृत विदेशी मुद्राको ऋण रकम (मुद्रा	यस अघि लेखाङ्कन भएको विदेशी मुद्राको ऋण रकम (मुद्रा.....)	हाल लेखाङ्कन गरिएको विदेशी मुद्राको ऋण रकम (.....मुद्रा)	हालसम्म लेखाङ्कन भएको विदेशी मुद्राको कुल ऋण रकम (.....मुद्रा)	ऋण रकम नेपाल भित्रिएको विवरण		
						मिति	बैंक तथा वित्तीय संस्था	वि.मु. रकम

भवदीय

(.....)

उप-निर्देशक



विनियम १२ सँग सम्बन्धित

बैंक तथा वित्तीय संस्थाले विभागमा पेश गर्ने विवरण

क) विदेशी लगानी हुने उद्योगका लागि सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा भित्रिएको सम्बन्धी विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Report for the period:

S.N.	Details of Fund Remitter				Details on Fund Recipient					Remarks
	Name	Country	Financial institution	Amount in FCY	Name of agency bank	Date of fund deposited in beneficiary's account	Account name of beneficiary	Address of beneficiary (Province and Local level)	Account number of beneficiary	

ख) विदेशी लगानीको स्वीकृति पश्चात भित्रिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank Financial Institution:

Report date:

Reporting period:

S.N.	Foreign investor		Fund remitter		Foreign investment approved and inflow amount				Beneficiary		Foreign investment approval												
	Name	Country	Name	Country	BFI	Approved amount (in NPR)	Date of deposit	Amount in FCY	Equivalent in NPR	Name	Account Number	Approving Entity	Date of approval	Name of industry	Address	Fixed Capital	Working Capital	Category of industry (service, tourism etc.)	Scale of industry (small, medium, large etc.)	Proportion of foreign investment	Number of approved employees		

ग) विदेशी लगानी तथा अर्जित रकम फिर्ताका लागि नेपालबाट बाहिरिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank Financial Institution:

Report date:

Reporting period:

S.N.	Nepali company/industry		Repatriation Approval		Actual repatriation			Fund remitter's		Beneficiary's			Remarks
	Name	Address	Amount (in NPR)	NRB's approval date	Date	Amount in NPR	Equivalent amount (in FCY)	Account name	Account number	Name	Country	Bank and financial institution	



घ) विदेशी ऋणको स्वीकृति पश्चात भित्रिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Loan Approval			Borrower				Lender			Fund remitting		Loan inflow			Remarks
	Date	Amount (in FCY)	Interest rate	Name	Address	Account name	Account number	Name	Country	Country	BFI	Agency bank	Date	Amount in FCY	Equivalent amount in NPR	

ङ) विदेशी ऋण भुक्तानीको लागि नेपालबाट बाहिरिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Repayment date	Borrower				Lender			Repayment Amount					Remarks		
		Name	Address	Account Name	Account Number	Name	Country	BFI	Principal, in FCY	Interest, in FCY	Fees, charges etc., if any, in FCY	Total, in FCY	Total Equivalent, in NPR			



अनुसूची-१३
विनियम १४-सँग सम्बन्धित
अख्तियारको प्रत्यायोजन

क्र.स.	विषय शीर्षक	अख्तियार प्राप्त अधिकारी र रकमको सीमा (अमेरिकी डलरमा)				
		एकाई संयोजक वा विभागका सम्बन्धित उप- निर्देशक	विभागका सम्बन्धित निर्देशक	विभागका कार्यकारी निर्देशक	डेपुटी गभर्नर	गभर्नर
१	स्थापना भई सञ्चालनको क्रममा रहेका वा सञ्चालनमा आइसकेका व्यवसायमा गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति					
२	स्वीकृत विदेशी लगानीबापत भित्रिएको विदेशी मुद्राको लेखाङ्कन					
३	स्वीकृत विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति					
४	विदेशी ऋणको स्वीकृति					
५	स्वीकृत विदेशी ऋणबापत भित्रिएको विदेशी मुद्राको लेखाङ्कन					
६	स्वीकृत विदेशी ऋण भुक्तानीका लागि विदेशी मुद्राको सटही स्वीकृति					



राय, सुझाव, पृष्ठपोषण र प्रतिक्रिया

प्रस्तावित व्यवस्थाका सम्बन्धमा सबै सरोकारवाला व्यक्ति तथा निकायहरूसँग आवश्यक राय, सुझाव, पृष्ठपोषण र प्रतिक्रिया लिने निर्णय भएको हुँदा सोही बमोजिम यस मस्यौदा माथि सम्बन्धित सबैको राय, सुझाव, पृष्ठपोषण तथा प्रतिक्रिया तपसिलमा उल्लेख भए बमोजिम ठेगानामा उपलब्ध गराउन अनुरोध छ।

तपसिल:

१. राय/सुझाव उपलब्ध गराउने ठेगाना:	नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटार, काठमाण्डौं। इमेल: fxmd_policy@nrb.org.np
२. राय/सुझाव उपलब्ध गराउने समयसीमा:	२०७७ फागुन मसान्त
३. सम्पर्क:	१) निर्देशक श्री रमेश आचार्य नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग मोबाइल: ९८५११३३९३९ इमेल: racharya@nrb.org.np २) उप-निर्देशक श्री मणि राज श्रेष्ठ नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग मोबाइल: ९८४१७०९१३७ इमेल: manishrestha@nrb.org.np ३) सहायक निर्देशक श्री प्रसन्न पौडेल नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग मोबाइल: ९८४१६९५१७४ इमेल: prasanna@nrb.org.np